



मेरिङदेन गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
(सामान्य प्रशासन शाखा)

सान्थाक्रा, ताप्लेजुङ  
१ नं. प्रदेश, नेपाल

**करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना**

(मिति: २०७४/०८/२१)

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP), कार्यक्रम समन्वय इकाई, सिंहदरबार, काठमाडौंको प.सं. २०७४/७५ च.नं. १२७ मिति २०७४/०७/१७ गतेको सूचना प्रविधि अधिकृत करार सेवासम्बन्धी पत्र बमोजिम ईच्छुक आवेदकहरूलाई दरखास्त दिन यो सूचना प्रकाशित गरिएको छ। दरखास्त फारम यस कार्यालयको website: [www.meringdenmun.gov.np](http://www.meringdenmun.gov.np) बाट डाउनलोड गरी वा मेरिङदेन गाउँ कार्यपालिकाको कार्यालयबाट प्राप्त गर्न सकिनेछ। म्याद नाघी प्राप्त हुन आएका दरखास्त उपर कुनै कारवाही हुने छैन।

विज्ञापन नं.	पद	पद सङ्ख्या	लिखित परीक्षा कार्यक्रम	कैफियत
००३/०७४-०७५	सूचना प्रविधि अधिकृत	१ (एक)	२०७४/०९/०९ दिनको १:०० बजे	

परीक्षाको किसिम:-

लिखित, प्रयोगात्मक र अन्तर्वार्ता

परीक्षा केन्द्र:-

गाउँ कार्यपालिकाको कार्यालयले पछि निर्धारण गरे अनुसार हुनेछ।

आवश्यक न्यूनतम योग्यता:-

लोक सेवा आयोगले लिने कम्प्युटर अधिकृत पदको न्यूनतम योग्यता वा मान्यता प्राप्त शिक्षण संस्थाबाट Computer वा Information and Communication Technology वा सो सरहको विषयहरू मध्ये कुनै एक विषय लिई स्नातक (BIT, BIM, BBIS, BCA, BCIS, BEIT, BSc.IT, BSc.CSIT) उत्तीर्ण गरेको हुनुपर्नेछ।

दरखास्तको माध्यम:-

ईच्छुक आवेदकले तपशीलमा उल्लेख भए बमोजिमको परीक्षा दस्तुर रकम जम्मा गरेको भौचर साथ तोकिएको मितिमा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, व्यक्तिगत विवरण (Bio-Data), आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्रहरू, नेपाली नागरिकताको प्रमाणपत्र तथा अनुभव आदिको प्रमाणपत्रको स्वयंद्वारा प्रमाणित प्रतिलिपिहरू साथ राखी रीतपूर्वकको आवेदन फारम भरी हुलाक, यस कार्यालयको ईमेल ठेगाना [meringden@gmail.com](mailto:meringden@gmail.com) मार्फत वा स्वयम् उपस्थित भई आवेदन दिनुपर्नेछ।

उम्मेदवारको उमेर हद:-

दरखास्त दिने अन्तिम मितिसम्ममा २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ तर महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।

उम्मेदवार छनोटका आधारहरू:-

क्र.सं.	सूचकहरू	पूर्णाङ्क
१.	शैक्षिक योग्यता	३०
२.	कार्य अनुभव (सूचना अनुसारको न्यूनतम शैक्षिक योग्यता हासिल गरे पश्चात्)	४०
३.	उम्मेदवारको स्थायी ठेगाना	२०
४.	२ वर्षभन्दा माथि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रममा ICT Volunteer वा Expert वा अन्य कुनै सामुदायिक विकास कार्यक्रममा सूचना प्रविधि अधिकृतको रूपमा कार्य गरेको	१०
५.	लिखित परीक्षा	५०
६.	प्रयोगात्मक परीक्षा	३०
७.	अन्तर्वार्ता	२०

(नोट: माथि उल्लिखित क्र.सं. १, २, ३ र ४ मा उल्लिखित सूचकहरूको कुल प्राप्ताङ्कको ५० प्रतिशत अंक प्राप्त गर्ने उम्मेदवारहरूलाई मात्र छोटो सूची (Short List) मा समावेश गरी लिखित परीक्षामा सम्मिलित गराइनेछ।)

दरखास्त दिने अन्तिम मिति:-	२०७४/०९/०६ गते कार्यालय समय भित्र । उक्त दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट वा सो पछि कार्यालय खुलेको पहिलो दिन कार्यालय समय भित्र ।
दरखास्त दस्तुर:-	रु. १०००/- (एक हजार मात्र)
दरखास्त दस्तुर बुझाउने स्थान:-	मेरिङदेन गाउँ कार्यपालिकाको कार्यालय, सान्थाक्रा, ताप्लेजुङमा बुझाउन वा यस कार्यालयको नेपाल बैंक लिमिटेडमा रहेको खाता नं. ०६२०३००००००००४००१०६३ मा जम्मा गर्न सकिनेछ ।
प्रयोगात्मक/अन्तर्वार्ता मिति :-	पछि निर्धारण भए बमोजिम हुनेछ ।
करार अवधि:-	२०७५ असार मसान्त सम्म
तलब:-	मासिक रु. ४०,०००/- र दुर्गम भत्ता ७,५००/-
पुनश्च:-	थप जानकारीको लागि सम्पर्क नं. ९७४२६-९१९४५ मा सम्पर्क गर्न सक्नु हुनेछ ।